

Jas

Chapter 2

Nepali Interlinear

Reference: Nepali ERV

1 Ἀδελφοί μου, μὴ ἐν προσωπολημψίαις ἔχετε τὴν πίστιν τοῦ Κυρίου
दाजुभाइहरू मेरा न मा पक्षपातसहित राख त्यो विश्वास हाम्रा प्रभु
[G0080](#) [G1473](#) [G3361](#) [G1722](#) [G4382](#) [G2192](#) [G3588](#) [G4102](#) [G3588](#) [G2962](#)

ἡμῶν, Ἰησοῦ Χριστοῦ, τῆς δόξης;
हाम्रा ईएसूस ख्रीष्टोसको त्यो महिमाको
[G1473](#) [G2424](#) [G5547](#) [G3588](#) [G1391](#)

मेरा प्रिय दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, तिमीहरू हाम्रा गौरवमय प्रभु येशु ख्रीष्टका विश्वासीहरू हो। यसर्थ यस्तो नसोच कि कोही मानिसहरू अन्य मानिसहरू भन्दा मुख्य छन्।

2 ἐὰν γὰρ εἰσέλθῃ εἰς συναγωγὴν ὑμῶν, ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθίῃτι
यदि किनभने प्रवेश-गर्यो भित्र तिम्रो-सभामा तिम्रो मानिस सुनको-औंठी-लगाएको मा लुगा
[G1437](#) [G1063](#) [G1525](#) [G1519](#) [G4864](#) [G4771](#) [G0435](#) [G5554](#) [G1722](#) [G2066](#)

λαμπρᾶ; εἰσέλθῃ δὲ καὶ πτωχός, ἐν ῥυπαρᾷ ἐσθίῃτι;
चमकिलो प्रवेश-गर्यो र साथै गरिब-पनि मा मैला लुगामा
[G2986](#) [G1525](#) [G1161](#) [G2532](#) [G4434](#) [G1722](#) [G4508](#) [G2066](#)

मानौं, कोही एकजना तिम्रो मण्डलीभित्र प्रवेश गर्छ। उसले खूबै सुन्दर वस्त्र अनि सुनको औंठी पहिरेकोछ। त्यही समयमा एक गरीब मानिस पुरानो, मैला लुगा लाएर आउँछ।

3 ἐπιβλέψητε δὲ ἐπὶ τὸν φοροῦντα τὴν ἐσθίῃτα τὴν λαμπράν, καὶ εἴπητε,
हेर्योउ र माथि त्यो लगाउनेलाई त्यो लुगा त्यो चमकिलो र भन्योउ
[G1914](#) [G1161](#) [G1909](#) [G3588](#) [G5409](#) [G3588](#) [G2066](#) [G3588](#) [G2986](#) [G2532](#) [G3004](#)

Σὺ κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε, Σὺ στήθι, ἐκεῖ «ἦ,
तिमी बस यहाँ राम्रोसँग र त्यो गरिबलाई भन्योउ तिमी खडा-होउ त्यहाँ अथवा
[G4771](#) [G2521](#) [G5602](#) [G2573](#) [G2532](#) [G3588](#) [G4434](#) [G3004](#) [G4771](#) [G2476](#) [G1563](#) [G2228](#)

κάθου» ὑπὸ τὸ ὑποπόδιόν μου,
बस मुनि मेरो पाउको-चौकी मेरो
[G2521](#) [G5259](#) [G3588](#) [G5286](#) [G1473](#)

तिमीहरू त्यो मानिस जो सुन्दर बस्त्र लगाएको छ त्यसलाई विशेष ध्यान दिन्छौ। तिमीहरू भन्छौ, “यो राम्रो आसनमा बस्नुहोस्!” तर गरीब मानिसलाई तिमीहरू भन्छौ, “त्यहाँ उभू” वा “तिमीहरूको पाउ छेउको चटाईमा बस्”

4 οὐ διεκρίθητε ἐν ἑαυτοῖς, καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν?
के भेदभाव-गरेका-छैनौ मा आफैमा र भएका-छौ दुष्ट-विचारका विचारहरूका दुष्ट
[G3756](#) [G1252](#) [G1722](#) [G1438](#) [G2532](#) [G1096](#) [G2923](#) [G1261](#) [G4190](#)

तिमीहरू के गरिरहेछौ? तिमीहरूले कुनै एक व्यक्तिलाई भन्दा अर्को व्यक्तिलाई अधिक महत्व दिइरहेकाछौ। तिमीहरूको दुष्ट मनले निर्णय लिइरहेका छौ, एक मानिस भन्दा अर्को मानिस राम्रो छ।

5 Ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί: οὐχ ὁ Θεὸς ἐξέλεξε τοὺς πτωχοὺς
 सुन दाजुभाइहरू मेरा प्रिय के त्यों परमेश्वरले छान्नुभएको-छैन ती गरिबहरूलाई
[G0191](#) [G0080](#) [G1473](#) [G0027](#) [G3756](#) [G3588](#) [G2316](#) [G1586](#) [G3588](#) [G4434](#)

τῷ κόσμῳ, πλουσίου ἐν πίστει, καὶ κληρονόμους τῆς βασιλείας ἧς
 यो संसारमा धनी-बनाउन मा विश्वासमा र उत्तराधिकारी-बनाउन त्यो राज्यको जुन
[G3588](#) [G2889](#) [G4145](#) [G1722](#) [G4102](#) [G2532](#) [G2818](#) [G3588](#) [G0932](#) [G3739](#)

ἐπηγγέλατο τοῖς ἀγαπῶσιν αὐτόν?
 प्रतिज्ञा-गर्नुभयो ती-सबैलाई प्रेम-गर्नेहरूलाई उहाँलाई
[G1861](#) [G3588](#) [G0025](#) [G0846](#)

सुन मेरा प्यारा भाइ अनि बहिनीहरू, अनि यसपछि के परमेश्वरले गरीबहरूलाई विश्वासमा धनी हुन चुन्नु भएको छैन? तिनीहरूको निम्ति जसले उहाँलाई प्रेम गर्छन, परमेश्वरले ती मानिसहरूलाई उहाँले प्रतिज्ञा गर्नु भएको राज्य प्राप्त गर्न चुन्नु भयो।

6 ὁμοῦς δὲ ἠτιμάσατε τὸν πτωχόν. οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν
 तिमीहरूले तर अपमान-गरेका-छौं त्यो गरिबलाई के ती धनीहरूले शोषण-गर्दैनन्
[G4771](#) [G1161](#) [G0818](#) [G3588](#) [G4434](#) [G3756](#) [G3588](#) [G4145](#) [G2616](#)

ὁμῶν καὶ αὐτοὶ ἔλκουσιν ὁμᾶς εἰς κριτήρια?
 तिमीहरूलाई र तिनीहरूले-नै घिस्याउँछन् तिमीहरूलाई भित्र अदालतमा
[G4771](#) [G2532](#) [G0846](#) [G1670](#) [G4771](#) [G1519](#) [G2922](#)

तर तिमीहरूले गरीब मानिसप्रति सम्मान देखाउँदैनौ। अनि तिमीहरू जान्दछौ कि धनी मानिसहरू ती मानिसहरू हुनु जसले सदैव तिमीहरूलाई आफ्नो वशमा राख्ने कोशिश गर्छन्। अनि ती मानिसहरूनै हुन् जसले तिमीहरूलाई न्यायलय तिर पुर्याउँछन्।

7 οὐκ αὐτοὶ βλασφημοῦσιν τὸ καλὸν ὄνομα, τὸ ἐπικληθὲν ἐφ' ὁμᾶς?
 के तिनीहरूले-नै निन्दा-गर्दैनन् त्यो असल नामलाई जो बोलाइएको-छ माथि तिमीहरूको
[G3756](#) [G0846](#) [G0987](#) [G3588](#) [G2570](#) [G3686](#) [G3588](#) [G1941](#) [G1909](#) [G4771](#)

अनि, यी ती धनी मानिसहरू हुन्, जसले येशूको नाउँको निन्दा गर्छन् जसद्वारा तिमीहरू बोलाइन्छौ।

8 εἰ μέντοι νόμον τελεῖτε βασιλικόν, κατὰ τὴν γραφήν, Ἀγαπήσεις τὸν
 यदि वास्तवमा नियम पालन-गर्छौं राजकीय अनुसार त्यो धर्मशास्त्रको प्रेम-गर आफ्नो
[G1487](#) [G3305](#) [G3551](#) [G5055](#) [G0937](#) [G2596](#) [G3588](#) [G1124](#) [G0025](#) [G3588](#)

πλησίον σου ὡς σεαυτόν, καλῶς ποιεῖτε.
 छिमेकीलाई तिम्रो जस्तै आफैलाई राम्रो गर्छौं
[G4139](#) [G4771](#) [G5613](#) [G4572](#) [G2573](#) [G4160](#)

बरू तिमीहरू शास्त्रमा पाइने राजकीय नियम पालन गर, त्यो धर्मशास्त्रमा पाइन्छ "अन्य मानिसहरूलाई त्यसरी नै प्रेम गर जसरी तिमीहरू स्वयंलाई प्रेम गर्छौं।" + 2:8 लेवी 19:18 बाट उद्धृत गरिएको। यदि तिमीहरूले यो नियम पालन गर्छौं भने तब तिमीहरूले ठिक काम गर्छौं।

9 εἰ δὲ προσωπολημπατεῖτε, ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου
 यदि तर पक्षपात-गर्छौं पाप गर्दैछौं दोषी-ठहरिँदै द्वारा त्यो नियमद्वारा
[G1487](#) [G1161](#) [G4380](#) [G0266](#) [G2038](#) [G1651](#) [G5259](#) [G3588](#) [G3551](#)

ὡς παραβάται.
 जस्तो उल्लंघनकर्ता
[G5613](#) [G3848](#)

तर, यदि एक व्यक्तिलाई अर्कोलाई भन्दा अधिक महत्व दियो भने, तिमिले पाप गर्छौं अनि परमेश्वरको राजकीय नियम भङ्ग गरेकोमा दोषी ठहरिनेछौ।

10 ὅστις γὰρ ὅλον τὸν νόμον τηρήσῃ, παταίσῃ δὲ ἐν ἐνί, γέγονεν
 जो-कोही किनभने सम्पूर्ण त्यो नियम पालन-गर्छो चुक्यो तर मा एउटामा दोषी-भइसक्यो
[G3748](#) [G1063](#) [G3650](#) [G3588](#) [G3551](#) [G5083](#) [G4417](#) [G1161](#) [G1722](#) [G1520](#) [G1096](#)

πάντων ἔνοχος.
 सबैको अपराधी
[G3956](#) [G1777](#)

कुनै मानिस परमेश्वरको सबै व्यवस्था पालन गर्दा कुनै एउटामा चुक्यो भने त्यो मानिस जम्मा व्यवस्था भङ्ग गरेको दोषमा पर्नेछ।

11 ὁ γὰρ εἰπὼν, Μὴ μοιχεύσης, εἶπεν καί, Μὴ φονεύσης. εἰ δὲ
जसले किनभने भन्नुभयो न व्यभिचार-गर भन्नुभयो पनि न हत्या-गर यदि तर
[G3588](#) [G1063](#) [G3004](#) [G3361](#) [G3431](#) [G3004](#) [G2532](#) [G3361](#) [G5407](#) [G1487](#) [G1161](#)

οὐ μοιχεύεις, φονεύεις δέ, γέγονας παραβάτης νόμου.
न व्यभिचार-गछौं हत्या-गछौं तर दोषी-भइसक्यो उल्लंघनकर्ता नियमको
[G3756](#) [G3431](#) [G5407](#) [G1161](#) [G1096](#) [G3848](#) [G3551](#)

| परमेश्वरले भन्नु भएकोछ, “व्यभिचार नगर।” + 2:11 प्रस्थान 20:14; व्यवस्था 5:18 बाट उद्धृत गरिएको। उनै परमेश्वरले भन्नु भएको छ, “हत्या नगर।” + 2:11 प्रस्थान 20:13, व्यवस्था 5:17 बाट उद्धृत गरिएको। यसर्थ, यदि तिमीहरूले व्यभिचार गरेनौ तर तिमीहरूले कुनै व्यक्तिलाई मार्यौ भने पनि तिमीहरू परमेश्वरको व्यवस्था भङ्ग गरेका दोषी ठहरिन्छौ।

12 οὕτως λαλεῖτε, καὶ οὕτως ποιεῖτε, ὡς διὰ νόμου ἐλευθερίας, μέλλοντες
यसरी बोल र यसरी गर जस्तै द्वारा नियम स्वतन्त्रताको न्याय-हुने
[G3779](#) [G2980](#) [G2532](#) [G3779](#) [G4160](#) [G5613](#) [G1223](#) [G3551](#) [G1657](#) [G3195](#)

κρίνεσθαι.

न्याय-पाउने

[G2919](#)

| तिमीहरू त्यो नियमद्वारा जाँच गरिन्छौ, जुन नियमले मानिसहरूलाई मुक्त तुल्याउँछ। तिमीहरूले दैनिक बोल चाल औ कर्ममा यस कुरोलाई याद राख्नु पर्छ।

13 ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος. κατακαυχᾶται
त्यो किनभने न्याय दयारहित-हुन्छ त्यो-व्यक्तिको-लागि जसले दया-गरेन दया जय-पाउँछ
[G3588](#) [G1063](#) [G2920](#) [G0448](#) [G3588](#) [G3361](#) [G4160](#) [G1656](#) [G2620](#)

ἔλεος κρίσεως.

दयाले न्यायमाथि

[G1656](#) [G2920](#)

| यदि तिमीहरू अरूलाई दया गर्न चुकेका छौ भने तिम्रो न्याय भइरहेको समयमा परमेश्वरले तिमीलाई दया दर्शाउनु हुन्न। तर त्यो मानिस जसले दया देखाउँछ, उसको न्याय गरिएको समयमा ऊ निर्भय भएर रहन सक्ने छ।

14 Τί τὸ ὄφελος, ἀδελφοί μου, ἐὰν πίστευ λέγη τις ἔχειν, ἔργα δὲ
के त्यो लाभ दाजुभाइहरू मेरा यदि विश्वास भन्छ कोहीले छ-भनेर कर्महरू तर
[G5101](#) [G3588](#) [G3786](#) [G0080](#) [G1473](#) [G1437](#) [G4102](#) [G3004](#) [G5100](#) [G2192](#) [G2041](#) [G1161](#)

μὴ ἔχη? μὴ δύναται ἢ πιστεῖς σῶσαι αὐτόν?

न छन्-भने के सक्छ त्यो विश्वासले बचाउन उसलाई

[G3361](#) [G2192](#) [G3361](#) [G1410](#) [G3588](#) [G4102](#) [G4982](#) [G0846](#)

| मेरा प्रिय भाइ-बहिनीहरू, यदि कुनै व्यक्तिले उसित विश्वास छ भन्छ तर केही गर्दैन, तब त्यो विश्वास बेकामको हो। त्यस्तो विश्वासले उसलाई बचाउन सक्छ? अहँ!

15 ἐὰν ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν, καὶ λειπόμενοι τῆς
यदि दाजुभाइ अथवा दाजुबहिनी नाङ्गा भएका-छन् र खाँचो-भएका-छन् त्यो
[G1437](#) [G0080](#) [G2228](#) [G0079](#) [G1131](#) [G5225](#) [G2532](#) [G3007](#) [G3588](#)

ἐφημέρου τροφῆς,

दैनिक खानाको

[G2184](#) [G5160](#)

| परमप्रभु ख्रीष्टमा विश्वास गर्ने भाइ वा बहिनीलाई बस्त्रहरू अनि भोजनको आवश्यक पर्न सक्छ।

- 16 εἴπη δέ τις αὐτοῖς ἐξ ὑμῶν, Ὑπάγετε ἐν εἰρήνῃ; θερμαίνεσθε
 भन्यो र कोहीले तिनीहरूलाई बीचबाट तिम्रो शान्तिमा-जाओउ मा शान्तिमा न्यानो-होओउ
[G3004](#) [G1161](#) [G5100](#) [G0846](#) [G1537](#) [G4771](#) [G5217](#) [G1722](#) [G1515](#) [G2328](#)
- καὶ χορτάζεσθε; μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί
 र पेट-भर्ने-खाओउ न दियो तर तिनीहरूलाई ती आवश्यक त्यो शरीरका-कुराहरू के
[G2532](#) [G5526](#) [G3361](#) [G1325](#) [G1161](#) [G0846](#) [G3588](#) [G2006](#) [G3588](#) [G4983](#) [G5101](#)
- τὸ ὄφελος?
 त्यो लाभ
[G3588](#) [G3786](#)

अनि त्यो व्यक्तिलाई तिमीहरू भन्छौ, “शान्ति साथ जाऊ। म आशा गर्छु तिम्रोमा गरम लुगाहरू र प्रशस्त भोजन छन्।” यद्यपि तिमीहरू उसको खाँचो पुरा गर्दैनौ, तिमीहरूका शब्दहरू अर्थहीन छन्।

- 17 οὕτως καὶ ἡ πίστις, ἐὰν μὴ ἔχη ἔργα, νεκρά ἐστίν. καθ’ ἑαυτήν.
 यसरी-नै पनि त्यो विश्वास यदि न छ कर्महरू मरेको छ आफैमा आफै
[G3779](#) [G2532](#) [G3588](#) [G4102](#) [G1437](#) [G3361](#) [G2192](#) [G2041](#) [G3498](#) [G1510](#) [G2596](#) [G1438](#)

यो कुरा विश्वासको सम्बन्धमा पनि यस्तै हो। यदि विश्वासले केही गर्दैन भने त्यो विश्वास मृततुल्य हो किनभने त्यो विश्वास एकलो भई मरेको हुन्छ।

- 18 ἀλλ’ ἐρεῖ τις, Σὺ πιστὶν ἔχεις, κἀγὼ ἔργα ἔχω. δεῖξόν μοι τὴν πίστιν
 तर भन्छ कोहीले तिम्रो विश्वास छ र-मसँग कर्महरू छन् देखाओउ मलाई त्यो विश्वास
[G0235](#) [G2046](#) [G5100](#) [G4771](#) [G4102](#) [G2192](#) [G2504](#) [G2041](#) [G2192](#) [G1166](#) [G1473](#) [G3588](#) [G4102](#)
- σου, χωρὶς τῶν ἔργων, κἀγὼ σοὶ δεῖξω ἐκ τῶν ἔργων μου, τὴν
 तिम्रो बिना ती कर्महरूको र-मले तिमीलाई देखाउनेछु बाट मेरा कर्महरूद्वारा मेरो त्यो
[G4771](#) [G5565](#) [G3588](#) [G2041](#) [G2504](#) [G4771](#) [G1166](#) [G1537](#) [G3588](#) [G2041](#) [G1473](#) [G3588](#)
- πίστιν.
 विश्वास
[G4102](#)

एकजना व्यक्तिले भन्न सक्छ, “तिमीसँग विश्वास छ, तर ममा काम छ। जब तिम्रो विश्वासले केही काम गर्दैन भने तिम्रो विश्वासको प्रमाण गर। मेरो विश्वासले गरेको कामबाट म विश्वास प्रमाण गर्न सक्छु।”

- 19 σὺ πιστεύεις ὅτι εἶς ἐστίν ὁ Θεός. καλῶς ποιεῖς! καὶ τὰ
 तिमी विश्वास-गर्छौ कि एउटा हुनुहुन्छ त्यो परमेश्वर राम्रो गर्छौ दुष्ट-आत्माहरूले पनि
[G4771](#) [G4100](#) [G3754](#) [G1520](#) [G1510](#) [G3588](#) [G2316](#) [G2573](#) [G4160](#) [G2532](#) [G3588](#)
- δαίμονια πιστεύουσιν, καὶ φρίσσοουσιν!
 दुष्ट-आत्माहरूले विश्वास-गर्छन् र काम्छन्
[G1140](#) [G4100](#) [G2532](#) [G5425](#)

तिमीहरू विश्वास गर्छौ परमेश्वर एक हुनुहुन्छ। साँची नै! तर भूतहरूले पनि विश्वास गर्छन्, अनि तिनीहरू भयले काँप्छन्।

- 20 θέλεις δὲ γνῶναι, ὃ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων,
 चाहन्छौ तर जान्न हे मानिस निर्बुद्धि कि त्यो विश्वास बिना त्यो कर्महरूको
[G2309](#) [G1161](#) [G1097](#) [G5599](#) [G0444](#) [G2756](#) [G3754](#) [G3588](#) [G4102](#) [G5565](#) [G3588](#) [G2041](#)
- ἀργή ἐστίν?
 निष्फल छ
[G0692](#) [G1510](#)

तिमी मूर्ख व्यक्तिहरू! के तिमीहरूलाई प्रमाण दिनु पर्छ कि बिना कर्मको विश्वास बेकामे हो?

21 Ἀβραὰμ ὁ πατὴρ ἡμῶν, οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ
 अब्राहाम त्यो पिता हाम्रा के बाट कर्महरूद्वारा धर्मी-ठहरिएनन् चढाई-चढाएर इसहाक
[G0011](#) [G3588](#) [G3962](#) [G1473](#) [G3756](#) [G1537](#) [G2041](#) [G1344](#) [G0399](#) [G2464](#)

τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον?
 आफ्नो छोरा उनको माथि त्यो वेदीमाथि
[G3588](#) [G5207](#) [G0846](#) [G1909](#) [G3588](#) [G2379](#)

अब्राहाम हाम्रा पूर्वज हुनुहुन्छ। जब तिनले आफ्नो छोरो इसहाकलाई परमेश्वर समक्ष वेदीमा चढाए, उनको कर्मबाट परमेश्वर अघि अब्राहामलाई धार्मिक बनाइयो।

22 βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ; καὶ ἐκ τῶν
 देख्छौ कि त्यो विश्वासले सहकार्य-गन्यो त्यसका कर्महरूसँग उनका र बाट त्यो
[G0991](#) [G3754](#) [G3588](#) [G4102](#) [G4903](#) [G3588](#) [G2041](#) [G0846](#) [G2532](#) [G1537](#) [G3588](#)

ἔργων, ἡ πίστις ἐτελειώθη.
 कर्महरूद्वारा त्यो विश्वास पूर्ण-भयो
[G2041](#) [G3588](#) [G4102](#) [G5048](#)

यसर्थ, तिमीहरू देख्छौ कि अब्राहामले विश्वास गरे अनि उनले गरेका कुराहरूको साथ साथ काम गरे। उनको कर्मले देखायो कि उनको विश्वास पूर्ण थियो।

23 καὶ ἐπληρώθη ἡ γραφή ἡ λέγουσα, Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ
 र पूरा-भयो त्यो धर्मशास्त्र जसले भन्छ विश्वास-गन्यो र अब्राहामले मा
[G2532](#) [G4137](#) [G3588](#) [G1124](#) [G3588](#) [G3004](#) [G4100](#) [G1161](#) [G0011](#) [G3588](#)

Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος Θεοῦ ἐκλήθη.
 परमेश्वरमा र गणना-गरियो उनलाई को धार्मिकता र मित्र परमेश्वरको भनि-बोलाइयो
[G2316](#) [G2532](#) [G3049](#) [G0846](#) [G1519](#) [G1343](#) [G2532](#) [G5384](#) [G2316](#) [G2564](#)

यसैले धर्मशास्त्रको अर्थ स्पष्ट झल्काउँछ "अब्राहामले परमेश्वरमाथि विश्वास गरे अनि परमेश्वरले अब्राहामको विश्वास स्वीकार गर्नु भयो अनि परमेश्वरले अब्राहामलाई धार्मिक मान्नु भयो।" + 2:23 उत्पत्ति 15:6 बाट उद्धृत गरिएको। अब्राहामलाई "परमेश्वरको मित्र मानिन्थ्यो।" + 2:23 2 इतिहास 20:7; यशैया 41:8 बाट उद्धृत गरिएको।

24 ὁρᾶτε ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος, καὶ οὐκ ἐκ πίστεως
 देख्छौ कि बाट कर्महरूद्वारा धर्मी-ठहरिन्छ मानिस र केवल बाट विश्वासद्वारा
[G3708](#) [G3754](#) [G1537](#) [G2041](#) [G1344](#) [G0444](#) [G2532](#) [G3756](#) [G1537](#) [G4102](#)

μόνον.
 मात्र-होइन
[G3440](#)

यसरी तिमीहरूले देख्छौ कि एक मानिस उसले गरेका कर्मद्वारा परमेश्वरसित सही बन्दछ अनि उसको विश्वासबाट मात्र होइन।

25 ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη, οὐκ ἐξ ἔργων ἐδικαιώθη,
 यसरी-नै र पनि राहाब त्यो वेश्या के बाट कर्महरूद्वारा धर्मी-ठहरिइनन्
[G3668](#) [G1161](#) [G2532](#) [G4460](#) [G3588](#) [G4204](#) [G3756](#) [G1537](#) [G2041](#) [G1344](#)

ὑποδεξάμενη τοὺς ἀγγέλους, καὶ ἐτέρῳ ὁδῷ ἐκβαλοῦσα?
 स्वागत-गरेर ती दूतहरूलाई र अर्को बाटोबाट पठाएर
[G5264](#) [G3588](#) [G0032](#) [G2532](#) [G2087](#) [G3598](#) [G1544](#)

अर्को उदाहरण छ राहाब। राहाब एक वेश्या थिइन्। तर उनको कर्मको कारणले, जब तिनले गुप्तचरहरू लुकाइन् अनि तिनीहरूलाई अर्कै बाटोबाट उम्कन सहायता गरिन्, परमेश्वरको अघि तिनी धार्मिक देखिइन्।

26 ὡσαπερ γὰρ τὸ σῶμα χωρὶς πνεύματος, νεκρὸν ἐστιν; οὕτως καὶ ἡ
 जसरी किनभने त्यो शरीर बिना आत्माको मरेको छ यसरी-नै पनि त्यो
[G5618](#) [G1063](#) [G3588](#) [G4983](#) [G5565](#) [G4151](#) [G3498](#) [G1510](#) [G3779](#) [G2532](#) [G3588](#)

πίστις χωρὶς ἔργων, νεκρά ἐστιν.
 विश्वास बिना कर्महरूको मरेको छ
[G4102](#) [G5565](#) [G2041](#) [G3498](#) [G1510](#)

| आत्मा विनाको शरीर मृततुल्य हो। विश्वासको मूल्य पनि यस्तै हो। विश्वास जसले केही गर्दैन त्यो मृत-तुल्य हो।